



आ.व ०७७/७८ को तेस्रो त्रैमासिकसम्मको वित्तीय परिणाम

वासलात				
		लेखा परीक्षण नभएको	लेखा परीक्षण नभएको	लेखा परीक्षण नभएको
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१.	श्रोत (१.१ देखि १.५ सम्म)	११६,५४०,०८५,८३१	११०,१३८,९२६,६७९	९०,०८०,७१२,२६३
१.१	चुक्ता पूँजी	७,१९९,९७०,६६१	७,१९९,९७०,६६१	४,४९६,१६०,८१०
१.२	जगेडा तथा कोष	१,१२३,४३६,३१०	१,०५३,४५७,८५३	२,७३२,१७३,७९६
१.३	जीवन बीमा कोष	१०७,६१७,७२४,११३	१०१,२८६,५४३,४१८	८१,३७६,६६६,९१०
१.४	महाविपत्ती कोष जगेडा	५९८,९५४,७४७	५९८,९५४,७४७	४७५,७१०,७४७
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	११६,५४०,०८५,८३१	११०,१३८,९२६,६७९	९०,०८०,७१२,२६३
२.१	स्थिर सम्पत्ति (खुद)	३११,४२०,७८०	३११,४८९,३८५	३१८,०१६,४९२
२.२	दीर्घकालिन लगानी तथा कर्जा	५०,३३०,१८८,०५३	५१,३५३,३७४,२१२	४३,३२४,३८९,९७८
२.३	बीमालेखको धितोमा कर्जा	१९,१८४,०२५,९२७	१७,८८३,१०६,८१०	१६,६९०,५५२,५६३
२.४	खुद चालु सम्पत्ति (३-४)	४६,७११,१०४,८३७	४०,५९०,९५६,२७२	२९,७४७,६७०,५१३
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	३,३४६,२३५	-	८२,७१९
२.६	नाफा नोक्सान हिसावबाट सारेको नोक्सान	-	-	-
खुद चालु सम्पत्तिको विवरण				
३	चालु सम्पत्ति कर्जा तथा पेशकीहरू (३.१ देखि ३.३ सम्म)	५१,१८२,८७२,२६४	४५,४५६,६४८,०५६	३३,१५७,०६६,८०५
३.१	नगद तथा बैंक मौज्दात	६११,६०८,८४३	७४०,५०३,५२७	१६५,४५०,९५५
३.२	अत्यकालिन लगानी तथा कर्जा	४१,९४९,९६९,८१३	३६,३७६,१४७,३५३	२६,२९८,०५७,९७८
३.३	अन्य सम्पत्ति	८,६२१,२९३,६०८	८,३३९,९९७,१७६	६,६९३,५५७,८७२
४	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	४,४७१,७६७,४२७	४,८६५,६९१,७८४	३,४०९,३९६,२९२
४.१	चालु दायित्व	२,१४५,१४२,५०८	२,८६७,९९१,६६८	१,८५३,७६४,५५४
४.२	असमाप्त जोखिम बापत व्यवस्था	३३९,२२५,६४५	३३९,२२५,६४५	१७४,८८३,५४२
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,४६५,८३९,८८३	१,२९४,०५०,२९८	७२४,४८३,६४०
४.४	अन्य व्यवस्था	५२१,५५९,३९२	३६४,४२४,१७३	६५६,२६२,५५६
नाफा-नोक्सान हिसाव				
१	आम्दानी (१.१ देखि १.५ सम्म)	७४६,६२६,४६५	५८८,६००,१८५	७९९,०४७,२६९
१.१	आय व्यय हिसावबाट सारेको	(३७,१३१,९९१)	(३१,६२१,९०८)	२५७,१६८,८०३
१.२	जीवन बीमा कोषबाट सारेको*	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	५३७,७५७,४३७	३६४,२२३,००५	५४१,८७८,४६६
१.४	व्यवस्था फिर्ता	२४६,००१,०१९	२५५,९९९,०८८	-
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्था तथा खर्चहरू (२.१ देखि २.८)	२३९,९५८,४२०	१५८,८१०,५८७	३३१,४७०,९२७
२.१	व्यवस्थापन खर्च	९५,०८४,१७०	४८,०६८,५६०	८५,६९९,८४६
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्च	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	-	-	१०५,१७७,६३७
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	६५,१४८,२३४	५४,०४७,९९१	६०,८१०,३०४
२.७	आयकर	७९,७२६,०१५	५६,६९४,०३६	७९,८०३,१४०
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
	खुद नाफा/नोक्सान (१-२)	५०६,६६८,०४६	४२९,७८९,५९८	४६७,५७६,३४१

*कम्पनीको बीमाक्षेत्र मूल्याङ्कन पश्चात् प्राप्त हुने मुनाफा गणना गरिएको छैन ।

एकीकृत आय-व्यय हिसाव				
१	आय (१.१ देखि १.७ सम्म)	३४,२०७,२२४,५८३	२३,८२१,०७९,८५४	२५,२९५,९१०,१९४
१.१	बीमाशुल्क (खुद)	२४,९५६,०६३,६५०	१७,०८७,६८३,४७६	१८,४१८,७७८,९७१
१.२	पुनर्बीमा कमिशन आय	२८,७९६,३८४	१९,८६२,२०३	२६,९९७,३२८
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	५,४८०,८५९,९६२	३,५३४,९५६,०००	४,१०८,६३८,७२२
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	१,४७३,३४४,९१४	९८२,०५१,४५९	१,१५३,०५४,४८५
१.५	अन्य प्रत्यक्ष आय	२५,८३१,८८०	१८७,०९८,९२३	११२,१०५,०६९
१.६	यस वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,६१६,१४०,७९४	१,६१६,१४०,७९४	१,१५६,५८५,७६४
१.७	यस वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	३९३,२८६,९९९	३९३,२८६,९९९	३९९,७४९,८५५
२	व्यय (२.१ देखि २.१० सम्म)	१३,९०३,९३३,४१३	१०,२९१,१५१,६२८	९,८२३,६००,४३१
२.१	दावी भुक्तानी (खुद)	७,२९७,४७४,१६०	५,५६७,५४६,९८६	५,१९३,०५८,०१५
२.२	अभिकर्ता कमिशन	२,८४७,६१६,४४८	१,९२०,८७७,९५९	२,१८१,०४७,७७२
२.३	स्वास्थ्य परीक्षण शुल्क	१३,३०७,८३०	८,२५७,९१३	१०,९८९,०५३
२.४	पुनर्बीमा कमिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	२४९,२८९,१६८	१७०,६७९,४९८	१८२,२८३,६३७
२.६	अन्य प्रत्यक्ष खर्च	२,४३५,९५०	१,५७२,८९०	१,८९९,४६०
२.७	व्यवस्थापन खर्च	८५५,७५७,५३३	४३२,६१७,०४०	७७१,११८,६१४
२.८	आयकर	८३२,९८६,७९६	५५६,३२३,३९९	५८३,४८३,६९८
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था*	१,४६५,८३९,८८३	१,२९४,०५०,२९८	७२४,४८३,६४०
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	३३९,२२५,६४५	३३९,२२५,६४५	१७४,८८३,५४२
३	बचत (१-२)	२०,३०३,२९१,१७०	१३,५२९,९२८,२२६	१५,४७२,३०९,७६३
३.१	जीवन बीमा कोषमा सारेको	२०,३४०,४२३,१६१	१३,५६१,५५०,१३४	१५,२१५,१४०,९६०
३.२	नाफा नोक्सान हिसावमा सारेको	(३७,१३१,९९१)	(३१,६२१,९०८)	२५७,१६८,८०३

* भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था अन्तर्गत अवधि समाप्ती (Maturity payment), आंशिक अवधि समाप्ती दावी (Survival payment) र मृत्यु दावी (Death claim payment) पर्दछ । उल्लेखित रकम मध्ये रु १३.०२ करोड मृत्यु दावी (Death claim payment) बापत व्यवस्था गरिएको छ ।

अन्य विवरण				
१.	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (हाल सम्म)	१४४,६९६,९४३	१३६,७२९,०८१	११०,३७५,०१७
	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (यस आ.व.)	२५,३७४,८३४	१७,४०६,९७२	१८,६७५,१५१
२.	कुल कायम रहेको बीमालेखको संख्या	१,३७०,१३६	१,३३५,४६७	१,२८०,३१०
३.	घोषित मुनाफा (बोनस) को दर (७४-७६ सम्मको)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
४.	अन्तरिम मुनाफा (बोनस) को दर (७६-७७ देखि हालसम्म)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
५.	कुल दावी भुक्तानी रकम (रु.हजारमा)	७,१४७,१७३	५,२४५,४५६	४,७६०,९५६
६.	कुल दावी भुक्तानी संख्यामा	३९,११३	२६,४८३	३०,४७४
७.	भुक्तानी हुन बाँकी दावी रकम (रु.हजारमा)	१,४६५,८४०	१,२९४,०५०	७२४,४८४

ट्रष्टव्यः १) कम्पनीको माथि उल्लेखित असमाप्त जोखिम बापतको व्यवस्था बीमाक्षेत्र मूल्याङ्कन पश्चात् परिवर्तन हुन सक्ने छ ।

२) वित्तीय विवरणमा उल्लेख गरिएका विवरणहरू लेखा परीक्षण तथा नियमक निकायको निर्देशन पश्चात् हेरफेर हुन सक्ने छ ।

आ.व. २०७७/०७८ को तेस्रो त्रैमासिक प्रतिवेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ को प्रयोजनका लागि)

१) वित्तीय विवरणः

क) तेस्रो त्रैमासिक अवधिको वासलात, आयव्यय हिसाव तथा नाफा नोक्सान हिसाव सम्बन्धी मिति २०७८/०१/३० गतेको कारोबार दैनिक पत्रिकाबाट प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू :

बीमाक्षेत्र मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा जोडदा वित्तीय अनुपातहरू फरक पर्न सक्छ ।

*प्रति शेयर आम्दानी : ९.३८	प्रति शेयर नेटवर्थ : १२३.९२	पि.ई. अनुपात : २२५.०९	प्रति शेयर कुल सम्पत्तिको मूल्य : १,६८१	औसत प्रतिफल दर : ९.८४
----------------------------	-----------------------------	-----------------------	---	-----------------------





* प्रति शेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएको छ ।

कम्पनीले आ.व.२०७७/७८ को तेस्रो त्रैमासिक अवधि सम्ममा रु. ५०.६६ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष सोहि अवधिमा रु.४६.७५ करोड मुनाफा आर्जन भएको थियो । गत वर्ष सोहि अवधिमा भएको मुनाफाको दोजोमा यस समिक्षा वर्षको मुनाफामा ८.३६ प्रतिशतले बृद्धि भएको छ । सो वित्तीय विवरणमा आय व्यय हिसावबाट रु. २०३४.०४ करोड जीवन बीमाकोषमा सारी कुल जीवन बीमा कोष रु. १०,७६१.७७ करोड भएको छ ।

२) व्यवस्थापकिय विश्लेषणः

क) कम्पनीको तेस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु. २,३५७.४८ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. १,८६७.५२ करोडको तुलनामा ३५.८७ प्रतिशतले बृद्धि भएको हो । आकर्षित प्रतिफल, समयानुकूल बजार प्रवर्धन रणनीति, वृद्धो जनचेतना र वीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण कम्पनीले उच्च बजारहिस्सा ओगट्दै आएको छ । कम्पनीले यस तेस्रो त्रैमासिक अवधिसम्ममा रु. ७४.७२ करोड कुल दावी भुक्तानी गरेको छ । कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले वीमितहरूको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिसम्ममा रु. १११.४६ अर्ब भरपदार्थ एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ, जुन गत वर्षको सोहि अवधिसम्मको कुल लगानी रु. ८६.३१ अर्बमा २९.१४ प्रतिशतको बृद्धि हो । कम्पनीले बीमा समितिहरूको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै आएको छ । वृद्धो बीमाशुल्क आर्जन र सुरक्षित लगानि बृद्धिले कम्पनिको वित्तीय क्षमता सुदृढ बनाएको छ ।

कम्पनीको यस त्रैमासिक अवधिसम्ममा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमाशुल्कको बरिकरण यस अनुसार छ ।



(*बीमाक्षेत्र मूल्याङ्कन हुन बाँकी)

ख) कम्पनीले विद्यमान प्रतिस्पर्धात्मक अवस्थामा समयानुकूल व्यवसायिक योजना र रणनीति अवलम्बन गर्दै आएको छ । फलस्वरूप, कम्पनीको व्यवसायिक विस्तारमा तीव्रता तथा वीमितहरूलाई उच्च स्तरीय सेवा दिने लक्ष्यको अनुरूप उपलब्धी हासिल गर्दै आएको र बाँकी अवधिमा पनि व्यवसाय तथा सेवा विस्तारमा विशेष ध्यान दिने लक्ष्य लिएको छ ।

ग) विगतको वर्षमा कम्पनीको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि देखिएको छैन ।

३) कानूनी कारवाही सम्बन्धी विवरण : नभएको ।

४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषणः

क) समिक्षा अवधिमा भएको कम्पनीको शेयर कारोबार वास्तविक र यथार्थपरक रहेको पाएका छौं ।

ख) त्रैमासिक अवधिको शेयर कारोबारको विवरण निम्न बमोजिम रहेको छ ।

अधिकतम मूल्य : रु. ३,०००.००	न्यूनतम मूल्य : रु. १,९२५.००	अन्तिम मूल्य : रु. २,११२.००	कारोबार संख्या : ६५,५९,६५७ कित्ता	कारोबार दिन : ५९ दिन
-----------------------------	------------------------------	-----------------------------	-----------------------------------	----------------------

५) समस्या र चुनौती: मुलुकमा जीवन बीमा व्यवसाय प्रति सकारात्मक भावनाको विकास भइरहेकोले जीवन बीमालाई सामाजिक सुरक्षा तथा अनुशासित बचतको माध्यमको रूपमा स्थापित गर्न बीमा जागरण अभियानलाई थप सशक्त बनाउन जरुरी छ । दीर्घकालिन लगानीको अवसर न्यून भएकोले परम्परागत लगानीका क्षेत्रहरूमा मात्र लगानी एकीकृत भइरहने हुँदा केन्द्रित जोखिमको अवस्था रहेको छ । यसैगरी, दक्ष जनशक्तिको अभावले केही चुनौतीहरू थपिएका छन् । कम्पनीले समयानुकूल व्यवसायिक रणनीतिको कार्यान्वयनद्वारा चुनौतीहरूलाई अवसरमा परिणत गर्दै जानेमा विश्वास लिएको छ ।

६) संस्थागत सुशासन: कम्पनीले पारदर्शिता तथा जवाफदेहितालाई प्रथम प्राथमिकतामा राख्दै आएको छ । कम्पनीको अनलाईन कारोबार प्रणालीले आन्तरिक नियन्त्रण प्रणाली चुस्त राख्न सहयोग पुऱ्याएको छ । कम्पनीले आफ्नो हिसाब किताब सर्वमान्य लेखा सिद्धान्त, नेपाल लेखामान मापदण्ड अनुरूप राख्दै कम्पनीको कारोबारहरूलाई समयमै लेखा परीक्षण गर्दै आएको छ । कम्पनीले आफ्नो आन्तरिक नियन्त्रणलाई सबल बनाउन आन्तरिक लेखा परीक्षकको रूपमा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गरी प्रत्येक त्रैमासिक अवधिको प्रतिवेदन प्राप्त गरी छलफल पश्चात बीमा समितिमा पठाउने गरिएको छ । कम्पनीले बीमा समितिद्वारा जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिमका प्रावधानहरू कार्यान्वयन गर्दै संस्थागत सुशासन कायम गर्ने तर्फ व्यवस्थापन दृढ रहेको छ ।

७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण: आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझिसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

सन्तोष प्रसाई

प्रमुख कार्यकारी अधिकृत

